युवाहरूका लागि सल्लाहहरू

आफ्नो युवावस्थामा आफ्नो सृष्टिकर्तालाई सम्झ, जब खराब दिनहरू आउँदैनन्, न त ती वर्षहरू नजिक आउँदछन्, जब तिमी भन्नेछौ, "मलाई तिनीहरूमा कुनै खुशी छैन; **उपदेशक १२:१**

...किनकि मानिसको हृदयको कल्पना उसको युवावस्थादेखि नै दुष्ट हुन्छ...। **उत्पत्ति ८:२१**

आफ्नो बुबा र आमाको आदर गर, ताकि परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुभएको भूमिमा तिम्रो दिन लामो होस्। **प्रस्थान २०:१२**

यदि तिनीहरूले उहाँको आज्ञा पालन गरे र उहाँको सेवा गरे भने, तिनीहरूले आफ्ना दिनहरू समृद्धिमा र आफ्ना वर्षहरू सुख-शान्तिमा बिताउनेछन्। तर यदि तिनीहरूले आज्ञा पालन गरेनन् भने, तिनीहरू तरवारले नाश हुनेछन्, र तिनीहरू ज्ञान बिना मर्नेछन्। तर हृदयमा कपटीहरूले क्रोध थुपार्छन्: जब उहाँले तिनीहरूलाई बाँध्नुहुन्छ तिनीहरू रुँदैनन्। तिनीहरू युवावस्थामा मर्छन्, र तिनीहरूको जीवन अशुद्धहरू बीच हुन्छ। **अय्यूब ३६:११-१४**

किनभने तपाईं मेरो आशा हुनुहुन्छ, हे परमप्रभु परमेश्वर: तपाईं मेरो युवावस्थादेखि नै मेरो भरोसा हुनुहुन्छ। तपाईंद्वारा म गर्भदेखि नै थामिएको छु। तपाईं नै हुनुहुन्छ जसले मलाई मेरी आमाको गर्भबाट निकाल्नुभयो। मेरो प्रशंसा निरन्तर तपाईंबाट हुनेछ। **भजनसंग्रह ७१:५-६**

तपाईंको वचनअनुसार ध्यान दिएर जवान मानिसले आफ्नो मार्ग कसरी शुद्ध पार्न सक्छ? **भजनसंग्रह ११९:९**

हे मेरो छोरा, परमप्रभुको ताडनालाई तुच्छ नठान्; न त उहाँको ताडनाबाट थकित होऊ। किनकि जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ, उहाँले त्यसलाई सुधार्नुहुन्छ; जसरी बुबाले आफ्नो छोरालाई खुशी पार्छ, त्यसरी नै। **हितोपदेश ३:११-१२**

सोलोमनका हितोपदेशहरू। बुद्धिमानी छोराले बुबालाई आनन्दित बनाउँछ, तर मूर्ख छोराले आफ्नी आमालाई दुःख दिन्छ। **हितोपदेश १०:१**

तिमीलाई जन्म दिने आफ्नो बुबाको कुरा सुन, र वृद्धावस्थामा आफ्नी आमालाई तुच्छ नठान्। **हितोपदेश २३:२२**

हे जवान मानिस, आफ्नो युवावस्थामा आनन्द गर; र आफ्नो युवावस्थाको दिनमा तिम्रो हृदयले तिमीलाई आनन्दित बनाओस्, र आफ्नो हृदयको बाटोमा र आफ्नो आँखाको दृष्टिमा हिंड। तर तिमीलाई थाहा छ, यी सबै कुराहरूका लागि परमेश्वरले तिमीलाई न्यायमा ल्याउनुहुनेछ। यसकारण आफ्नो हृदयबाट दुःख हटाऊ, र आफ्नो शरीरबाट दुष्टता हटाऊ, किनकि बाल्यकाल र युवावस्था व्यर्थ हुन्। **उपदेशक ११:९-१०**

के तिमीलाई थाहा छैन? के तिमीले सुनेका छैनौ, कि अनन्त परमेश्वर, परमप्रभु, पृथ्वीको छेउछाउका सृष्टिकर्ता, थकित हुनुहुन्न, न त थकित हुनुहुन्छ? उहाँको समझको कुनै खोजी छैन। उहाँले कमजोरहरूलाई शक्ति दिनुहुन्छ; र जससँग बल छैन तिनीहरूलाई उहाँले बल बढाउनुहुन्छ। युवाहरू पनि कमजोर हुनेछन् र थकित हुनेछन्, र जवान मानिसहरू पूर्ण रूपमा लड्नेछन्: तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले आफ्नो बल नवीकरण गर्नेछन्; तिनीहरू चीलहरू जस्तै पखेटाले माथि उठ्नेछन्; तिनीहरू दौडनेछन्, र थकित हुनेछैनन्; र तिनीहरू हिँड्नेछन्, र थकित हुनेछैनन्। **यशैया ४०:२८-३१**

त्यसपछि मानिसहरूले साना केटाकेटीहरूलाई उहाँकहाँ ल्याए ताकि उहाँले तिनीहरूलाई आफ्नो हात राखेर प्रार्थना गरून्। अनि चेलाहरूले तिनीहरूलाई हप्काए। तर येशूले भन्नुभयो, “साना केटाकेटीहरूलाई मकहाँ आउन देऊ, तिनीहरूलाई मकहाँ आउन नरोक। किनभने स्वर्गको राज्य यस्तैहरूको हो।” अनि उहाँले तिनीहरूमाथि आफ्नो हात राखेर त्यहाँबाट जानुभयो। हेर, एक जना आएर उहाँलाई भने, “हे गुरु, अनन्त जीवन पाउनको लागि म के असल काम गरूँ?” अनि उहाँले उसलाई भन्नुभयो, “तिमी मलाई किन असल भन्छौ? एक जना मात्र असल छ, त्यो हो, परमेश्वर। तर यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने, आज्ञाहरू पालन गर।” उहाँले उसलाई भन्नुभयो, “कुन?” येशूले भन्नुभयो, “तिमीले हत्या नगर, व्यभिचार नगर, चोरी नगर, झूटो गवाही नदेऊ, आफ्नो बुबा र आमालाई आदर नगर, र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर।” त्यो जवान मानिसले उसलाई भन्यो, “यी सबै कुराहरू मैले मेरो बाल्यकालदेखि नै पालन गर्दै आएको छु। मलाई अझै के कमी छ?” येशूले उसलाई भन्नुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने, जाऊ र आफूसँग भएको सबै चीजहरू बेच, र गरिबहरूलाई देऊ, अनि तिमीलाई स्वर्गमा धन मिल्नेछ: अनि आएर मेरो पछि लाग।” तर जब त्यो जवान मानिसले यो कुरा सुने, ऊ दुःखी हुँदै गयो, किनकि उसको धेरै सम्पत्ति थियो।

मत्ती १९:१३-२२

छोराछोरी हो, प्रभुमा आफ्ना आमाबाबुको आज्ञा पालन गर, किनकि यो उचित छ। आफ्ना बुबा र आमाको आदर गर; (जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो;) ताकि तिम्रो भलो होस्, र तिमी पृथ्वीमा लामो समयसम्म बाँच्न सक। **एफिसी ६:१-३**

कसैले तिम्रो जवानीलाई तुच्छ नठानोस्; तर तिमी विश्वासीहरूको उदाहरण बन, वचनमा, कुराकानीमा, प्रेममा, आत्मामा, विश्वासमा, शुद्धतामा। **१ तिमोथी ४:१२**

युवावस्थाका अभिलाषाहरू पनि भाग; तर शुद्ध हृदयले प्रभुलाई पुकार्नेहरूसँग धार्मिकता, विश्वास, प्रेम, शान्तिको पछि लाग। **२ तिमोथी २:२२**

बुद्धि एक छेउदेखि अर्को छेउसम्म शक्तिशाली रूपमा पुग्छ; र उसले सबै कुरालाई मीठोसँग मिलाउँछ। मैले उसलाई माया गरें, र मेरो युवावस्थादेखि नै उसलाई खोजें, मैले उसलाई मेरो जीवनसाथी बनाउन चाहन्थें, र म उनको सुन्दरताको प्रेमी थिएँ। **सुलेमानको बुद्धि ८:१-२**

हे छोराछोरी हो, तिमीहरूका बुबाको कुरा सुन र त्यसपछि गर, ताकि तिमीहरू सुरक्षित रहौ। किनकि परमप्रभुले बुबालाई छोराछोरीमाथि सम्मान दिनुभएको छ, र छोराहरूमाथि आमाको अधिकारलाई पुष्टि गर्नुभएको छ। जसले आफ्नो बुबाको आदर गर्छ उसले आफ्नो पापको प्रायश्चित गर्छः र जसले आफ्नी आमाको आदर गर्छ उसले धन जम्मा गर्ने जस्तै हो। जसले आफ्नो बुबाको आदर गर्छ उसले आफ्नै छोराछोरीबाट आनन्द पाउँछ; र जब उसले आफ्नो प्रार्थना गर्छ, उसको सुनुवाइ हुनेछ। जसले आफ्नो बुबाको आदर गर्छ उसको आयु लामो हुनेछ; र जो परमप्रभुको आज्ञाकारी हुन्छ उसले आफ्नी आमाको लागि सान्त्वना हुनेछ। जसले परमप्रभुको भय मान्छ उसले आफ्नो बुबाको आदर गर्नेछ, र आफ्ना मालिकहरूको जस्तै आफ्ना आमाबाबुको सेवा गर्नेछ। आफ्नो बुबा र आमालाई वचन र काम दुवैमा आदर गर, ताकि तिनीहरूबाट तिमीमाथि आशिष् आओस्। किनकि बुबाको आशीर्वादले छोराछोरीहरूको घरलाई स्थापित गर्छ; तर आमाको श्रापले जग उखेल्छ। आफ्नो बुबाको अनादरमा गर्व नगर; किनकि तिम्रो बुबाको अनादर तिम्रो लागि कुनै गौरव होइन। किनकि मानिसको गौरव उसको बुबाको सम्मानबाट हुन्छ; र अनादरमा आमा छोराछोरीहरूको लागि निन्दा हो। मेरो छोरा, आफ्नो बुबालाई उसको बुढेसकालमा सहायता गर, र उहाँ बाँचुन्जेल उहाँलाई शोक नगर। र यदि उहाँको समझशक्ति कमजोर भयो भने, उहाँसँग धैर्य गर; र तपाईं आफ्नो पूर्ण शक्तिमा हुँदा उहाँलाई तुच्छ नठान। किनकि तपाईंको बुबाको राहत बिर्सिनेछैनः र पापको सट्टा यो तपाईंलाई निर्माण गर्न थपिनेछ। तपाईंको कष्टको दिनमा यो सम्झिनेछ; तपाईंका पापहरू पनि पग्लनेछन्, राम्रो गर्मी मौसममा बरफ जस्तै। जसले आफ्नो बुबालाई त्याग्छ त्यो ईश्वरनिन्दक जस्तै हो; र जसले आफ्नी आमालाई रिस उठाउँछ त्यो परमेश्वरबाट श्रापित हुन्छ। **उपदेशक ३:१-१६**

हे मेरो छोरा, आफ्नो युवावस्थादेखि नै शिक्षा जम्मा गर, यसरी तिमीले आफ्नो बुढेसकालसम्म बुद्धि पाउनेछौ। **उपदेशक ६:१८**

आफ्नो सम्पूर्ण हृदयले आफ्नो बुबाको आदर गर, र आफ्नी आमाको पीडालाई नबिर्स। सम्झ कि तिमी उनीहरूबाट जन्मेका थियौ; अनि तिमीले उनीहरूले तिम्रो लागि गरेका कामहरूको बदला कसरी दिन सक्छौ? **उपदेशक ७:२७-२८**

आफ्नो छोरालाई कुट, र उसले तिमीलाई डर देखाउनेछ। उसँग खेल, र उसले तिमीलाई दुश्खमा पार्नेछ। उसँग हाँस, नत्र तिमीलाई उसँग दुश्ख हुनेछ, र नत्र अन्तमा तिमीले दाँत किट्नेछौ। उसको युवावस्थामा उसलाई स्वतन्त्रता नदेऊ, र उसको मूर्खताहरूमा आँखा नझिम्का। ऊ जवान छँदा उसको घाँटी निहुराऊ, र ऊ बालक छँदा उसलाई छेउमा पिट, नत्र ऊ जिद्दी हुनेछ, र तिम्रो अनाज्ञाकारी हुनेछ, र यसरी तिम्रो हृदयमा दुश्ख ल्याउनेछ। **उपदेशक ३०:९-१२**